



नेपाली राजदूतावास पेरिस

विदेशबाट नेपाल प्रस्थान गर्ने यात्रुहरुको लागि अत्यन्त जरुरी सूचना

कोभिड-१९ को संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकूल असर नपर्ने गरी नेपाल जाने नेपाली तथा विदेशी नागरिकहरुको आवागमनलाई व्यवस्थित गर्ने उद्देश्यले नेपाल सरकारको मिति २०७८।०३।०७ को निर्णयानुसार जारी भएको "विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको व्यवस्थापनसम्बन्धी आदेश, २०७८" अनुसार फ्रान्स, पोर्चुगल, एण्डोरा र मोनाकोबाट नेपाल भ्रमण गर्ने सम्पूर्ण यात्रुहरुले देहायबमोजिमको व्यवस्था अनिवार्य पालना गर्नुपर्ने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि सूचना गरिएको छ।

- १) नेपाल प्रस्थान गर्ने सम्पूर्ण यात्रुले विमानस्थलमा चेकइन गर्नु अघि पछिल्लो ७२ घण्टाभित्रको कोभिड-१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण। पाँच वर्ष मुनिका बालबालिकाहरुको लागि कोभिड परीक्षणको रिपोर्ट आवश्यक पर्ने छैन।
- २) कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (CCMC) को वेबसाइटमा रहेको International Traveller Arrival Form भरेर अनिवार्य रूपमा बारकोड प्रिन्ट गरी साथै लिएर मात्र यात्रा गर्नुपर्नेछ।
- ३) तल बुँदा नं. ४ मा उल्लिखित यात्रुहरु वाहेक अन्य यात्रुहरुले अनिवार्य रूपमा नेपाल सरकारद्वारा www.welcomenepal.com वा ccmc.gov.np मा सूचीकृत होटलहरुमा ७ दिनसम्म क्वारेन्टिनमा बस्ने गरी होटल बुक गरेको प्रमाण साथमा लिएर जानुपर्नेछ। होटल क्वारेन्टिन पुरा गरेका यात्रुहरुले सातौँ दिनमा आफ्नै खर्चमा अनिवार्य रूपमा कोभिड-१९ परीक्षण गरी परीक्षणको रिपोर्ट नेगेटिभ आएमा सम्बन्धित स्थानीय तहको अनुगमनमा थप ४ दिन होम क्वारेन्टिनमा बस्ने गरी पठाउन सकिनेछ।
- ४) हवाई मार्गबाट नेपाल जाने देहायबमोजिमका यात्रुहरुको नेपाल आगमन पछि गरेको Antigen परीक्षणको नतिजा नेगेटिभ आएमा १० दिनसम्म निजी निवासमा क्वारेन्टिनमा बस्न तोकिएको मापदण्ड पूर्ण रूपमा पालना गर्ने गरी सिधै निवासस्थानमा जान अनुमति दिइनेछ:

- क) कोभिड-१९ विरुद्धको खोपको मात्रा पूरा गरी सोको प्रमाणपत्र प्राप्त गरेको।
- ख) आफन्तको अन्तिम संस्कार (मलामी/काजकिरिया) मा सहभागी हुन जाने यात्रुहरुको हकमा सम्बन्धित स्थानीय निकाय वा CCMC को सिफारिस भएमा।
- ग) अशक्त, विरामीको हेरचाह गर्न आएका व्यक्ति (बढीमा दुई जना), ७० वर्ष माथिका ज्येष्ठ नागरिक, पाँच वर्ष मुनिका नाबालक र उनीहरूसँगै आएका निजका आमा र बाबु, दीर्घ रोगी र फरक क्षमताका व्यक्तिहरुको हकमा



नेपाली राजदूतावास पेरिस

स्थानीय निकायको अनुगमनमा रहने गरी एवं अस्पतालबाट जारी भएको आधिकारिक कागजातका आधारमा ।

घ) नेपाल फर्कने सरकारी कर्मचारीहरू, सुरक्षाकर्मीहरू, कूटनीतिज्ञहरू र निजहरूका परिवार, र मानव तस्करी पीडितहरू र विदेशमा फसेका नेपालीहरूको उद्धार अभियानमा संलग्न व्यक्तिहरू/ स्वयंसेवकहरूको हकमा सम्बन्धित कार्यालय/नियोगको सिफारिसका आधारमा ।

५) माथि अनुच्छेद (क), (ख), (ग) र (घ) मा उल्लिखित यात्रुहरूले नेपाल आएको ११ औं दिनमा अनिवार्य रूपमा कोभिड-१९ परिक्षण गर्नुपर्ने छ ।

मिति: २०७८।०३।२० (४ जुलाई २०२१)

